



लेक्सिंग्टन - फेयट अर्वन काउन्टी गोभरमेन्ट मेयर कार्यालय

लिन्डा गोरटन
मेयर

मार्च १६, २०२०

सम्पर्क :

सुसन स्ट्रब
कार्यालय: 859-258-3111
मोबाइल: 859-576-2564

क्रेग क्याम्याक
अफिस: 859-258-3117
मोबाइल: 859-608-7911

शहरी सेवाहरू, नीतिहरू परिवर्तनले कोरोनाभाइरस (COVID-19) सर्नमा ढिला हुन सक्छ।

आज मेयर लिन्डा गोरटनले शहरीय नीति र सेवाहरूमा केही परिवर्तन भएको घोषणा गर्दै सरकारले फैलिरहेको कोरोनाभाइरसलाई (COVID-19) सुस्त पार्न लगातार काम गरिरहेको जानकारी दिनु भएको छ।

"हाम्रा नागरिकहरूले एक अद्भुत काम गरिरहेका छन्," गोर्टनले भन्नु भयो। "उनीहरूले चेतावनीहरूमा ध्यान दिइरहेका छन्, छिमेकीहरूले छिमेकीहरूलाई सहयोग गरिरहेका छन्, र हामी यस भाइरसको गतिलाई सुस्त पार्न सँगै काम गरिरहेका छौं। यसले हामी सबैलाई यसको पछाडि फर्काउनेछ, तर हामी त्यसलाई पछाडि फर्काउनेछौं।"

गोरटनले घोषणा गर्नु भयो:

- सोमबार, मार्च 23 तारिक देखि, शहरमा ठोस फोहोर र पुनर्चक्रणयोग्य सामानहरू लिन आवश्यक कर्मचारीहरू छन् भन्ने कुरा सुनिश्चित गर्न आगनको फोहोर सेवालार्ई निलम्बन गरिनेछ।
- यो सरकार, गड्स प्यान्ट्री फूड बैंक र युनाइटेड वेसँग सहकार्य भई बन्द गरीएका सहरका समुदायिक केन्द्रहरूमा पूर्व-तयारी खानाका बक्सहरू बनाउने काम गरिरहेको छ। बक्सहरू एक हप्ताको लागि परिवारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरि प्रावधानहरूको साथ भण्डार गरिएको छ। सहरका सामाजिक सेवाविभागमा र पार्कहरूमा काम गर्ने सरकारी कर्मचारीहरूलाई खाना वितरणको लागि गड्स प्यान्ट्री स्वयंसेवकहरूमा सामेल हुन पुनः नियुक्त गरिनेछ। योजनाहरू यस हप्ताको अन्तमा वितरणको लागि सम्पर्क गर्दछ। गड्स पेन्ट्रीले अनुमान गरे अनुसार प्रत्येक महिना १०,००० खानाका बाकसहरू चाहिन्छ। गड्स पेन्ट्रीमा पठाइएका परिवारको आवश्यकताको आधारमा खानाका बक्सहरू वितरण गरिने छ।
- शहरले योजना आयोग र निजामती सेवा आयोग बाहेक सबै शहरका बोर्ड र आयोगहरूको बैठक निलम्बन गर्दछ। मेयरले गैर-सरकारी बोर्डहरूलाई पनि यसमा विचार गर्न सिफारिस गरिरहेको छ।
- फोन सम्पर्कमा जवाफ दिई काम गर्ने फायर फाइटरहरूले परिस्थितिको हुकूमका साथ सामाजिक दूरी राख्न सबै प्रयास गर्नेछ। आपतकालीन पैदल-सहयोग बाहेक फायर स्टेशनहरू जनताका लागि बन्द हुनेछन्। स्टेशनहरू दिनको दुई पटक कीटाणुरहित हुनेछन्। पैदल-सहयोगहरू र कार सीट अपोइन्टमेन्टहरू सम्भव भए सम्म स्टेशनहरूको बाहिर व्यवस्थित गरिन्छ।

- यस हप्ताको अर्बन काउन्टी काउन्सिलको बैठकलाई सुव्यवस्थित गर्दै बैठकमा उपस्थित हुन आवश्यक पर्ने कर्मचारीलाईमात्र आग्रह गरिन्छ, र समय सम्वेदनशील मुद्दाहरूलाई मात्र केन्द्रित गर्नु पर्नेछ। जनताका लागि अध्यावधिकहरू LexTV मार्फत उपलब्ध छ; स्पेक्ट्रम सदस्यहरूका लागि केबल च्यानल 185 मा उपलब्ध छ; मेट्रोनेटका सदस्यहरूका लागि केबल च्यानल 3 मा उपलब्ध छ; र प्रत्यक्ष दर्शिका लागि lexingtonky.gov मा उपलब्ध हुने छ।
- व्यक्ति-देखि-व्यक्ति सम्पर्कलाई न्यूनतम गर्नको लागि टेलिफोन-कमप्युटरको सहायता मार्फत कर्मचारीहरूले योजनाहरू गर्दै।
- शेल्टर र डे ड्रप-इन केन्द्रहरूमा शिक्षा र मानसिक स्वास्थ्य सेवाहरू जारी छन्। प्रदायकहरूले नीतिहरू परिवर्तन गरि उच्च जोखिममा परेका कर्मचारी र स्वयम्सेवकहरूलाई घरमा बस्न अनुमति दिएका छन्। सबै ठाउँहरूमा खाद्यान्न आपूर्ति पर्याप्त हुनेछ, यद्यपि प्रायः आश्रय र केन्द्रहरूमा "जाने" भोजनको सेवा छन्। सबै प्रदायकहरूले आगन्तुकहरूलाई सीमित गर्दैछन्। सबै प्रदायकहरूलाई हात सेनिटाइजर, थर्मामिटर, जाने खाना कन्टेनर, सफाई आपूर्ति र मास्कको आवश्यकता छ।
- वाणिज्य लेक्सिंगटन, व्यवसाय र अन्यसँग तत्काल समर्थनको योजना बनाउन हाम्रा व्यवसायहरू र कामदारहरूलाई लामो समयसम्म मद्दतकोलागि यस अवधिमा कसरी मौसमको तयारी गर्न सहयोग पुऱ्याउने भन्ने कुरामा सरकार काम गरिरएको छ।
- सरकारी कामदार नियुक्ति र सीमित खर्चमा मन्दी।
- भाइरस फैलाउने जोखिम कम गर्न मद्दतको लागि, स्वास्थ्य सेवा प्रदायकहरू र अस्पतालहरूमा तपाईंको साथ जाने व्यक्तिको संख्या कम गर्नुहोस्।
- सरकार एन्डी बेशियरले रेस्टुरेन्टहरू र बारहरू बन्द गर्न निर्देशन दिएका छन्। ड्राइभको माध्यमबाट ल्याउने लाने कार्यहरू खुला रहन्छन्।

FOLLOW MAYOR GORTON:

www.facebook.com/MayorGorton www.twitter.com/MayorGorton

• 200 East Main Street • Lexington, KY 40507 • (859) 425-2255 •

www.lexingtonky.gov

HORSE CAPITAL OF THE WORLD